



New American Pathways®
HELPING REFUGEES AND GEORGIA THRIVE

नोभेम्बर २०१६ मतपत्र प्रस्तावहरु

मतपत्र प्रस्ताव: जसलाई संशोधन भनिन्छ, जो सम्भावित कानूनहरु हुन् जसलाई नागरिकहरुले वास्तविक कानून बनाउन वा नबनाउन छनोट गर्न सक्ने छन् । यी प्रस्तावहरु प्राय मतपत्रको अन्तिम भागमा पाइन्छ - राष्ट्रपति वा सीनेटरको मतदान पछि । उक्त कानूनहरु तपाईं र तपाईंको समुदायका लागि अति महत्त्वपूर्ण हुन सक्ने छ । नोभेम्बर ८, २०१६ मा चार वटा मतपत्र

प्रस्तावहरु जर्जियाको मतपत्रमा हुने छ ।

संशोधन १ - अवसर विद्यालय जिल्ला:

मतपत्र शीर्षक: असफल विद्यालयहरुको समाधान हेतु सामुदायिक सहभागिता वृद्धि गर्दै राज्यलाई ठूलो लचकता अनि उत्तरदायित्व प्रदान गर्ने ।

विलले के गर्छ: यो संशोधनले अवसर विद्यालय जिल्ला(ओएसडी) बनाउने छ जसले राज्य भरिका ३ बर्ष वा माथिका असफल विद्यालयहरुलाई नियन्त्रणमा लिने छ । ओएसडीले विद्यालयका सबै व्यवस्थापन, स्थानीय विद्यालय बोर्ड व्यवस्थापन गर्दै विद्यालयलाई चार्टर स्कूलमा परिणत गर्न वा बन्द गर्न सक्ने छ । विद्यालय व्यवस्थापन गर्दा ओएसडीले प्रधान अध्यापकको चयन, अनुमोदन वा हटाउन, शिक्षकलाई अन्य कक्षा वा क्षेत्रमा सरुवा गर्न, विद्यालयको बजेट नियन्त्रण गर्न अनि शिक्षा सामग्री परिवर्तन गर्न सक्ने छ ।

' हो ' मतदानको अर्थ: अवसर विद्यालय जिल्ला बनाउन राज्यलाई अनुमति प्रदान गरिने छ ।

' होइन ' मतदानको अर्थ: अवसर विद्यालय जिल्ला बनाउन राज्यलाई अनुमति दिइने छैन ; सबै विद्यालयहरु वर्तमान अधिकारीहरु अन्तर्गत रहने छ ।

संशोधन २ - सुरक्षित हार्बर:

मतपत्र शीर्षक: बालबालिका शिकार निधिको लागि यौन शोषण सजाय दिन र वयस्क मनोरञ्जन मुल्यांकन गर्न अधिकार दिने ।

बिलले के गर्छ: यौन अपराधमा कोही दोषी ठहर भए संशोधन २ अनुसार राज्यले नयाँ सजाय \$२५,००० तोक्न मिल्ने छ । वयस्क मनोरञ्जन व्यापार गर्ने ले वार्षिक \$५,००० तिर्नु पर्ने पनि हुन सक्छ । उक्त रकम सुरक्षित हार्बरका लागि यौन शोषण बालबालिका कोष मार्फत शिकारमा परेका बालबालिकाको निमित्त आवास, परामर्श अनि स्वास्थ्य उपचारमा खर्च गरिने छ ।

' हो ' मतदानको अर्थ: सुरक्षित हार्बर यौन शोषण बालबालिका कोषका लागि विशेष यौन अपराधलाई थप सजाय समर्थन अनि वयस्क मनोरञ्जन व्यापारलाई शुल्क आदेश गरिने छ ।

' होइन ' मतदानको अर्थ: सुरक्षित हार्बर यौन शोषण बालबालिका कोषका लागि विशेष यौन अपराधलाई थप सजाय अनि वयस्क मनोरञ्जन व्यापारलाई वार्षिक शुल्कको बिरोध हुने छ ।



New American Pathways®

HELPING REFUGEES AND GEORGIA THRIVE

संशोधन ३ - न्यायिक योग्यता:

मतपत्र शीर्षक: न्यायिक योग्यता आयोगको सुधार र पुनः स्थापनाका साथ संरचना, प्रशासन र शक्ति प्रदान ।

बिलले के गर्छ: संशोधन ३ ले साधारण सभा (राज्य सीनेट र हाउस) लाई नयाँ न्यायिक योग्यता कमिशन (जेकिउसी) बनाउन दिने छ । जेकिउसीले न्यायाधीशहरूको भ्रष्टाचार अनि न्यायाधीशहरूको नैतिक गलत प्रति मानिसहरूले राखेका भनाई अनि उनीहरूसंगको समस्यालाई निगरानी गर्ने छ । वर्तमान स्वतन्त्र संस्थाको सट्टा यो नयाँ कमिशनलाई साधारण सभाले संचालन गर्ने छ । बिल लेखकहरूले भनेका छन् यो नयाँ जेकिउसी ' केही तरिकामा सर्व साधारणका लागि खुला हुने छ ।

' हो ' मतदानको अर्थ: साधारण सभालाई नयाँ न्यायिक योग्यता कमिशन डिजाइन अनि संचालन गर्न दिने छ ! यो बिलले वास्तवमा नयाँ कमिशन निर्माण गर्ने छैन तर साधारण सभालाई नयाँ कमिशन निर्माण गर्न दिइने छ ।

' होइन ' मतदानको अर्थ: वर्तमान कमिशनको निरन्तरता हुने छ ।

संशोधन ४ - पटेका विक्री:

मतपत्र शीर्षक: पटेका बिक्रीबाट उठेको राजस्व कर मानसिक आघात सेवा अनि सार्वजनिक सुरक्षामा समर्पित गर्ने ।

बिलले के गर्छ : पटेका बिक्रीबाट उठेको करलाई राज्य भरिका मानसिक आघात सेवा, अग्नि लडाकु, अनि आपतकालीन सेवाहरूमा प्रयोग गर्ने प्रतिज्ञा गर्ने छ । यो रकमलाई यस प्रकारले प्रयोग गरिने छ: ५५ % जर्जिया ट्रौमा केयर नेटवर्कमा ; ४० % राम्रो उपकरण र जर्जिया फायर फाईटर प्रशिक्षणका लागि अनुदान कार्यक्रममा; अनि ५ % स्थानीय सरकारका सार्वजनिक सुरक्षा उद्देश्यहरूमा ।

' हो ' मतदानको अर्थ: पटेका बिक्रीबाट उठेको रकम मानसिक आघात सेवा, अग्नि सुरक्षा सेवा, अनि सार्वजनिक सुरक्षामा प्रयोग गरिने छ ।

' होइन ' मतदानको अर्थ: पटेका बिक्रीबाट उठेको रकमलाई मानसिक आघात सेवा, अग्नि सुरक्षा सेवा, अनि सार्वजनिक सुरक्षामा प्रयोग गर्न दिइने छैन । उक्त रकम राज्य साधारण संचालन कोषमा निरन्तर जाने छ ।

प्रत्येक मतपत्र प्रस्तावको पक्ष अनि विपक्षमा गरिएको थप तर्कहरूका लागि, हेर्नु होस्: https://ballotpedia.org/Georgia_2016_ballot_measures

प्रश्न ? सम्पर्क: स्टेफनि ज्याक्सन अलि - s.ali@newamericanpathways.org वा ४०४-२९९-६०९९ एकसटेन्सन २६८